



लोक सेवा आयोग  
काठमाडौं कार्यालय  
(परीक्षा शाखा)



अनामनगर, काठमाडौं

☎ ०१-४७७१९८१, ४७७१९८२, ४७७१९८४ फ्याक्स नं- ०१-४७७१९८३ वेबसाइट: [www.psc.gov.np](http://www.psc.gov.np) ईमेल: [kathmandu@psc.gov.np](mailto:kathmandu@psc.gov.np)

खरिदार वा सो सरह (अप्राविधिक) पदको द्वितीय चरणको लिखित परीक्षाको  
परीक्षा भवन कायम गरिएको सूचना  
सूचना नं. ०२/०७८-७९, मिति २०७८/०४/०१

यस कार्यालयको विज्ञापन नम्बर ११९०९/०७६-७७ (आ.प्र.), न्याय, प्रशासन र संघीय संसद सेवाको आन्तरिक प्रतियोगिता अन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षा कार्यक्रम यस पूर्व विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को कारण स्थगित गरिएकोमा लोक सेवा आयोगको मिति २०७८/०३/१४ गतेको निर्णयबाट नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ (तेश्रो संशोधन) को पालना गर्ने गराउने गरी निम्न मिति र समयमा निम्नानुसारका परीक्षा भवनहरूमा प्रतियोगितात्मक लिखित परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तोकिएको परीक्षा भवन बाहेक अन्य परीक्षा भवनहरूमा कुनै पनि उम्मेदवारहरूलाई सम्मिलित गराइने छैन। तोकिएको परीक्षा भवनमा परीक्षा शुरु हुनुभन्दा कम्तिमा १ (एक) घण्टा अगावै पुग्नु हुन अनुरोध छ। परीक्षार्थीहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने विषयहरू द्रष्टव्य १ र २ मा तल उल्लेख गरिएको छ।

परीक्षा कार्यक्रम

क्र.सं.	सेवा/समूह	परीक्षा मिति, समय र अविध	
		प्रथम पत्र	द्वितीय पत्र
१	न्याय, न्याय र सरकारी वकिल	२०७८/०४/१७ गते बिहान ७:३० गते (१ घण्टा)	२०७८/०४/१८ गते बिहान ७:३० गते (१ घण्टा)
२	प्रशासन, सामान्य प्रशासन		२०७८/०४/१९ गते बिहान ७:३० गते (१ घण्टा)
३	प्रशासन, लेखा		२०७८/०४/२० गते बिहान ७:३० गते (१ घण्टा)
४	संघीय संसद, सामान्य प्रशासन		२०७८/०४/२१ गते बिहान ७:३० गते (१ घण्टा)

लिखित परीक्षा भवन

क्र.सं.	उम्मेदवारहरूको रोल नं	संख्या	परीक्षा भवन
१	३१०००१ देखि ३१००५३ सम्म	५३ जना	श्री लोक सेवा आयोग, काठमाडौं कार्यालय, अनामनगर

द्रष्टव्य १-

- परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुनेछैन।
- परीक्षामा कालो मसी मात्र प्रयोग गर्नुपर्नेछ।
- काठमाडौं परीक्षा केन्द्र बाहेक अन्यत्र परीक्षा केन्द्रका परीक्षार्थीहरूलाई परीक्षामा सामेल गराइने छैन।
- परीक्षा भवनमा झोला, मोबाइल फोन, क्यालकुलेटर तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरू लैजान निषेध गरिएको छ।
- वस्तुगत प्रश्नको गलत उत्तर दिएमा २०% अङ्क कट्टा गरिनेछ।
- प्रवेश पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराइने हुँदा प्रवेशपत्र अनिवार्य रूपमा साथमा लिई परीक्षा सञ्चालन हुनुभन्दा कम्तिमा १ घण्टा अगावै परीक्षा भवनमा आइपुग्नुपर्नेछ।
- परीक्षामा प्रवेश-पत्र सँगै आफ्नो नागरिकता वा नेपाल सरकारबाट जारी भएको फोटो समेतको कुनै परिचयपत्र अनिवार्य रूपमा लिई आउनुपर्नेछ।

द्रष्टव्य २- कोभिड-१९ संक्रमणबाट सुरक्षित रहन परीक्षार्थीले अनिवार्य पालना गर्नुपर्ने थप विषयहरू

- परीक्षा केन्द्रमा प्रवेश गर्नु अघि उम्मेदवार स्वयंले कम्तिमा माक्स, स्यानिटाइजर तथा आफ्नो लागि खानेपानीको अनिवार्य व्यवस्था गर्नु पर्नेछ।
- उम्मेदवारले परीक्षा केन्द्रमा प्रवेश गर्दा र निस्कदा भिडभाड नगरीकन एकआपसमा भौतिक दूरी कायम गर्नु पर्नेछ।



लोक सेवा आयोग  
काठमाडौं कार्यालय  
(परीक्षा शाखा)



अनामनगर, काठमाडौं

☎ ०१-४७७१९८१, ४७७१९८२, ४७७१९८४ फ्याक्स नं- ०१-४७७१९८३ वेवसाइट: [www.psc.gov.np](http://www.psc.gov.np) इमेल: [kathmandu@psc.gov.np](mailto:kathmandu@psc.gov.np)

३. परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ ।
४. परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कदा, शौचालय प्रयोग गर्नुपर्दा भिडभाड नगरिकन दूरी कायम गरी क्रमसँग तोकिएको स्थानमा जानुपर्ने छ ।
५. परीक्षार्थीहरू समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन ।
६. सबै उम्मेदवारहरूले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा आयोगको Web Site मा गई विद्युतीय माध्यमबाट कोभिड सम्बन्धी स्वयम् घोषणा फाराम अनिवार्य रूपमा भर्नु पर्नेछ ।
७. कोभिड-१९ बाट संक्रमित परीक्षार्थीहरूका लागि विशेष केन्द्रको व्यवस्था गरिने हुँदा संक्रमित परीक्षार्थीले आफू संक्रमित भएको जानकारी कार्यालयको टेलिफोन नं. ०१-४७७१९८२ वा मोवाईल नम्बर ९८४१७७७६७० मा सम्पर्क गरी अग्रिम जानकारी दिनु पर्नेछ ।

.....  
(अभिराज डाँगी)  
शाखा अधिकृत

.....  
(लक्ष्मीप्रसाद पराजुली)  
शाखा अधिकृत

.....  
(चन्द्रकान्त निरौला)  
उपसचिव